

मोहन्याल गाउँपालिका शिक्षा ऐन, २०७९

पारित मिति: २०७९/११/२९ गते

प्रस्तावना:

देश विकासको लागि सबै बालबालिका एवं युवाका लागि उच्चगुणस्तरको मानवीय ज्ञान, सीप दिन र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अनुकूल सर्वसाधारण जनताको सदाचार, शिष्टाचार र नैतिकता कायम गर्दै मोहन्याल गाउँपालिकामा स्थापना हुने तथा स्थापना भई सञ्चालन भइरहेका विद्यालयहरूको व्यवस्थापनमा सुधार गरी गुणस्तरयुक्त विद्यालय शिक्षाको सुनिश्चितता गर्न वाञ्छनीय भएकोले,

मोहन्याल गाउँपालिकाले नेपालको संविधानको धारा २६६ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) बमोजिम गाउँसभाले यो ऐन तर्जुमा गरी जारी गरेकोछ।

परिच्छेद - १

प्रारम्भिक

१. सङ्क्षिप्त नाम, विस्तार र प्रारम्भ: (१) यस ऐनको नाम “मोहन्याल गाउँपालिकां शिक्षा ऐन, २०७९” रहेकोछ।

(२) यो ऐन मोहन्याल गाउँपालिका क्षेत्रभित्र लागू हुनेछ र तुरन्त प्रारम्भ हुनेछ।

२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा:

(क) “अनुमति” भन्नाले नेपाल सरकार वा मोहन्याल गाउँपालिकाले स्थायी स्वीकृति प्रदान गरिनसकेको कुनै तोकिएको ठाउँ वा क्षेत्रमा विद्यालय खोल्न वा कक्षा थप गर्न दिइएको अस्थायी स्वीकृतिलाई जनाउँछ।

(ख) “अभिभावक” भन्नाले विद्यालयमा अध्ययनरत विद्यार्थीको अभिभावक भनी विद्यालयको अभिलेखमा जनिएको व्यक्ति सम्झनुपर्छ र सो शब्दले दफा २६ को प्रयोजनको लागि विद्यार्थीको बाबु, आमा, वाजे वा बज्यै र त्यस्ता अभिभावक नभएका विद्यार्थीको हकमा संरक्षकत्व प्रदान गर्ने व्यक्ति वा संस्थालाई समेत जनाउँछ।

(ग) “आधारभूत विद्यालय” भन्नाले प्रारम्भिक बाल शिक्षादेखि कक्षा आठसम्म शिक्षा दिइने विद्यालय सम्झनुपर्छ।

(घ) “आधारभूत शिक्षा” भन्नाले प्रारम्भिक बाल शिक्षादेखि कक्षा आठसम्म दिइने शिक्षा सम्झनुपर्छ।

(ज) “आधारभूत शिक्षा परीक्षा” भन्नाले आधारभूत तह कक्षाई को अन्त्यमा हुने परीक्षा सम्झनुपर्छ।

(न) “आयोग” भन्नाले शिक्षक सेवा आयोगलाई सम्झनुपर्छ।

(छ) “कार्यपालिका” भन्नाले मोहन्याल गाउँपालिकाको गाउँ कार्यपालिकालाई सम्झनुपर्छ।

(ज) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेका नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनुपर्छ।

(झ) “निरीक्षक” भन्नाले विद्यालय निरीक्षण गर्न तोकिएको शिक्षा सेवाको अधिकृत कर्मचारीलाई सम्झनुपर्छ।

(ञ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले मोहन्याल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सम्झनुपर्छ।

(ट) “प्रारम्भिक बालशिक्षा” भन्नाले चार वर्ष उमेर पूरा गरेका बालबालिकाहरूलाई दिइने एक वर्षको प्रारम्भिक शिक्षा सम्झनुपर्छ।

(ठ) “मन्त्रालय” भन्नाले संघीय सरकारको स्थानीय तहको शिक्षा हेतु मन्त्रालय सम्झनुपर्छ।

(ड) “गाउँपालिका” भन्नाले नेपालको संविधान बमोजिम गठन भएको मोहन्याल गाउँपालिकालाई सम्झनुपर्छ।

(ढ) “माध्यमिक शिक्षा” भन्नाले कक्षा नौदेखि कक्षा बाहसम्म दिइने शिक्षा सम्झनुपर्छ।

जाला प्रष्ठामेल्या: १९
मिति: २०८५। ११। ०५ गते

- (ग) "माध्यमिक विद्यालय" भन्नाले खण्ड (ग) र (ड)को परिधिभित्रको शिक्षा दिइने विद्यालय सम्झनुपर्छ ।
- (त) "विद्यालय शिक्षा" भन्नाले आधारभूत र माध्यमिक शिक्षासम्झनुपर्छ ।
- (थ) "विशेष शिक्षा" भन्नाले दृष्टिविहिन, बहिरा, अटिज्म, बौद्धिक अपाङ्गता, सुस्तश्वरण वा अति अशक्त शारीरिक अपाङ्गता भएका बालबालिकालाई हुटै समूहमा राखी दिइने शिक्षा सम्झनुपर्छ ।
- (द) "सभा" भन्नाले मोहन्याल गाउँपालिकाको गाउँसभालाई सम्झनुपर्छ ।
- (ध) "समावेशी शिक्षा" भन्नाले देहायको शिक्षा सम्झनुपर्छ ।
- (१) दृष्टिविहिन, न्यून दृष्टियुक्त, बहिरा, सुस्त श्वरण, अटिज्म, बौद्धिक, शारीरिक वा अन्य अपाङ्गता भएका बालबालिकालाई नियमित शैक्षिक, पद्धतिको अधीनमा रही दिइने शिक्षा ।
- (२) सामाजिक,आर्थिक वा भौगोलिक कारणबाट पछाडि पारिएका व्यक्तिलाई विभेदरहित वातावरणमा दिइने शिक्षा ।
- (न) "सामुदायिक विद्यालय" भन्नाले समुदायको पहलमा स्थापना गरिएको नाफा नकमाउने प्रकृतिको संघीय सरकार वा मोहन्याल गाउँपालिकाबाट नियमित रूपमा अनुदान पाउने गरी अनुमति वा स्वीकृति प्राप्त विद्यालय सम्झनुपर्छ ।
- (प) "साधारण सामुदायिक विद्यालय" भन्नाले दफा ३ (१)(क) वमोजिमका विद्यालय सम्झनुपर्छ ।
- (फ) "स्वायत्त सामुदायिक विद्यालय" भन्नाले दफा ३ (१)(ख) वमोजिमका विद्यालय सम्झनुपर्छ ।
- (ब) "संस्थागत विद्यालय" भन्नाले निजी पहलमा स्थापना गरिएको संघीय,प्रादेशिक वा स्थानीय सरकारबाट नियमित रूपमा अनुदान नपाउने गरी अनुमति वा स्वीकृति प्राप्त विद्यालय सम्झनुपर्छ ।
- (भ) "शिक्षक" भन्नाले विद्यालयको अध्यापक सम्झनु पर्छ रसो शब्दले प्रधानाध्यापक समेतलाई जनाउँछ ।
- (म) "शिक्षा अधिकृत" मोहन्याल गाउँपालिका शिक्षा शाखाको प्रमुख वा प्रमुखको कामकाज गर्न तोकिएको अधिकृत कर्मचारीलाई सम्झनुपर्छ ।
- (य) "शिक्षा शाखा" भन्नाले मोहन्याल गाउँपालिकाको शिक्षा शाखालाई सम्झनुपर्छ ।
- (र) "शिक्षा समिति" भन्नाले "मोहन्याल गाउँपालिका शिक्षा ऐन, २०७९" वमोजिमको शिक्षा समितिलाई सम्झनुपर्छ ।
- (ल) "स्वीकृति" भन्नाले तोकिए वमोजिमको शर्त पूरा गरेको विद्यालयलाई संघीय सरकार वा गाउँपालिकाले दिएको स्थायी स्वीकृतिलाई जनाउँछ ।
- (व) "शैक्षिक गुठी" भन्नाले विद्यालय सञ्चालन गर्नको लागि कुनै व्यक्ति वा संस्थाले नाफा नलिने उद्देश्यले स्थापना गरेको गुठी सम्झनुपर्छ ।

परिच्छेद - २

विद्यालयको प्रकार, विद्यालय खोल्ने अनुमति वा स्वीकृति, विद्यालय संचालन, परिचालन र नियन्त्रणः

३. विद्यालयका प्रकार: विद्यालय दुइ प्रकारका हुनेछन् ।

(१) सामुदायिक विद्यालय र (२) संस्थागत विद्यालय ।

१) सामुदायिक विद्यालयको प्रकार: (१) सामुदायिक विद्यालय निम्न प्रकारका हुनेछन् :

(क) साधारण: साविकमा संघीय सरकार वा गाउँपालिकाबाट शिक्षक कर्मचारीको दरबन्दी उपलब्ध भएको र शिक्षक व्यवस्थापन तोकिए वमोजिम विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाबाट संयुक्त रूपमा व्यवस्थापन हुने विद्यालय ।

(ख) स्वायत्त: साविकमा संघीय सरकार वा गाउँपालिकाबाट शिक्षक कर्मचारीको दरबन्दी उपलब्ध भएका र शिक्षक व्यवस्थापन विद्यालय व्यवस्थापन समितिलाई हुने विद्यालय ।

३/१०३-१.

(ग) एकमुस्ट अनुदानमा आधारितःगाउँपालिकाबाट शिक्षक कर्मचारीको दरबन्दी उपलब्ध नभएका र नहुने तर विद्यार्थी संख्याको आधारमा गाउँपालिकाबाट एकमुस्ट अनुदान पाउने गरी सञ्चालन हुने विद्यालय ।

२) संस्थागत विद्यालयको प्रकारः (१) संस्थागत विद्यालय निम्न प्रकारका हुनेछन् :

(क) कम्पनी ऐन अन्तर्गत सञ्चालित विद्यालय

(ख) शैक्षिक गुठी अन्तर्गत सञ्चालित विद्यालय

(ग) सहकारीबाट सञ्चालित विद्यालय

४. विद्यालय खोल्न अनुमति लिनुपर्ने: (१) कुनै नेपाली नागरिकहरुको समुदायले सामुदायिक विद्यालय वा नेपाली नागरिकले शैक्षिक गुठी अन्तर्गत संस्थागत विद्यालय खोल्न चाहेमा तोकिएको विवरण खुलाई गाउँपालिका वा सम्बन्धित वडा कार्यालयमा अनुमतिको लागि शैक्षिक सत्र शुरुहुनु भन्दा दुई महिनां अगावै निवेदन दिनुपर्नेछ ।

(२) उपदफा (१) बमोजिम सम्बन्धित वडा कार्यालयमा निवेदन परेमा सो उपर वडाले आवश्यक जाँचबुझ गर्नेछ र जाँचबुझ गर्दा विद्यालय खोल्न अनुमति दिन मनासिव देखिएमा आवश्यक कारवाहीको लागि गाउँपालिकामा सङ्कलै कागजातसहित सिफारिस गर्नुपर्नेछ ।

(३) उपदफा (१) बमोजिम गाउँपालिकामा निवेदन परेको हकमा सो उपर आवश्यक जाँचबुझ गरी विद्यालय खोल्न अनुमति दिन मनासिव देखिएमा गाउँपालिकाले आवश्यक कारवाही अगाडि बढाउनेछ ।

(४) उपदफा (२) र (३) बमोजिम प्राप्त कागजातहरुको अध्ययनरत एवं स्थलगत जाँचबुझ गर्दा तोकिएको पूर्वाधार पुरा भएको देखिएमा शिक्षा अधिकृतले आधारभूत र माध्यमिक विद्यालयको हकमा शैक्षिक सत्र सुरु हुनुभन्दा तीस दिन अगावै आफ्नो रायसहितको प्रतिवेदन शिक्षा समितिको बैठकमा पेश गर्नुपर्नेछ । प्रारम्भिक बाल शिक्षा केन्द्रको हकमा तोकिए बमोजिम हुनेछ ।

(५) उपदफा (४) बमोजिम शिक्षा समितिको बैठकबाट अनुमति दिने निर्णय भएमा शिक्षा अधिकृतले तोकिएको ढाँचामा अनुमति दिनेछ ।

(६) यो दफा प्रारम्भ हुँदाका बखत कम्पनीको रूपमा सञ्चालनमा रहेका विद्यालयले चाहेमा कम्पनी खारेज गरी शैक्षिक गुठी वा सहकारी प्रारूपमा विद्यालय सञ्चालन गर्न गाउँपालिका वा सम्बन्धित वडा कार्यालयमा निवेदन दिनेछ ।

(७) उपदफा (६) बमोजिम निवेदन परेमा त्यस्तो निवेदनको कारवाही किनारा लगाउने प्रकृया पनि उपदफा (१), उपदफा (२), उपदफा (३) र उपदफा (४) बमोजिम नै हुनेछ ।

(८) यस ऐन वा अन्य प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि शैक्षिक गुठी अन्तर्गत विद्यालय सञ्चालन गर्दाका शर्त तथा मापदण्ड तोकिए बमोजिम हुनेछ ।

(९) कुनै सामाजिक, परोपकारी वा कल्याणकारी संस्थाले मुनाफा नलिने उद्देश्य राखी विद्यालय सञ्चालन गर्न निवेदन दिएमा त्यस्तो निवेदनको कारवाही किनारा लगाउने प्रकृया पनि उपदफा (१), (२), (३) र (४) बमोजिम नै हुनेछ ।

(१०) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै विदेशी शिक्षण संस्थासँग सम्बन्धन गर्ने गरी कसैलाई पनि विद्यालय खोल्न अनुमति वा स्वीकृति दिइनेछैन ।

५. विद्यालयको सञ्चालनः विद्यालयको सञ्चालन तोकिए बमोजिम हुनेछ ।

६. परीक्षाको परिचालन र नियन्त्रणः आधारभूत तह उत्तीर्ण परीक्षा र माध्यमिक तह उत्तीर्ण परीक्षाको परिचालन र नियन्त्रण तोकिए बमोजिम हुनेछ ।

परिच्छेद-३

शिक्षाको प्रकार, माध्यम पाठ्यक्रम र परिक्षण संचालन सम्बन्धि व्यवस्था :

७. शिक्षाको प्रकार देहाय बमोजिम हुनेछः-

- (क) साधारण माध्यमिक शिक्षा
- (ख) संस्कृत माध्यमिक शिक्षा ।
- (ग) प्राविधिक तथा व्यावसायिक माध्यमिक शिक्षा ।

८. विशेष शिक्षा, समावेशी शिक्षा, अनौपचारिक शिक्षा, निरन्तरशिक्षा, दूर शिक्षा तथा खुला शिक्षासञ्चालन सम्बन्धी व्यवस्था:

- (१) गाउँपालिकाले आवश्यक पूर्वाधारको व्यवस्था गरी कुनै सामुदायिक विद्यालयमा विशेष शिक्षा, समावेशी शिक्षा, अनौपचारिक शिक्षा, निरन्तर शिक्षा, दूर शिक्षा तथा खुला शिक्षासञ्चालनको व्यवस्था गर्नेछ ।
- (२) कुनै विद्यालयले विशेष शिक्षा, समावेशी शिक्षा, अनौपचारिक शिक्षा, निरन्तर शिक्षा, दूर शिक्षा वा खुला शिक्षा सञ्चालन गर्न चाहेमा गाउँपालिकाले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी सो विद्यालयलाई त्यस्तो शिक्षा सञ्चालन गर्न तोकिए बमोजिम स्वीकृति दिनेछ ।
- (३) दूर शिक्षा, विशेष शिक्षा र समावेशी शिक्षाको सञ्चालन साधारण शिक्षा सरह हुनेछ ।
- (४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएकोभएतापनि दृष्टिविहीन, न्यून दृष्टियुक्त, पूर्णदृष्टिविहीन, बहिरा, सुस्तश्ववण, पटिजम, बौद्धिक अपाङ्गतातथा श्रवण दृष्टि विहीन भएका बालबालिकाको लागि पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण सेकाइ र मूल्याङ्कन प्रणालीमा फरक व्यवस्था गर्न सकिनेछ ।

९. शिक्षाको माध्यम (१) विद्यालयमा शिक्षाको माध्यम नेपाली भाषा, अङ्ग्रेजी भाषा, स्थानिय भाषा वा तिनै भाषा नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा विद्यालयमा शिक्षाको माध्यम देहाय बमोजिम हुनेछः

१) आधारभूत शिक्षा मातृभाषामा दिन सकिनेछ,

२) गैर नेपाली नागरिकले नेपालको विद्यालयमा अध्ययनरत गर्दा अनिवार्य नेपाली विषयको सदृश अन्य कुनै भाषाको पय अध्ययनरत गर्नेछ,

३) भाषा विषयमा अध्ययन गराउँदा शिक्षाको माध्यम सोही भाषा हुनेछ ।

१०. विद्यालयको पाठ्यक्रम र पाठ्यपुस्तकः गाउँपालिका क्षेत्रभित्रका विद्यालयले गाउँपालिकाले तोके बोजिमको पाठ्यक्रम र पाठ्यपुस्तक लागू गर्नुपर्नेछ ।

परिच्छेद- ४

गाउँ शिक्षा समिति :

११. शिक्षा समिति: (१) गाउँपालिका क्षेत्रभित्र सञ्चालन हुने विद्यालयको रेखदेख, व्यवस्थापन र समन्वय गर्ने कामको लागि गाउँपालिकामा देहाय बमोजिमको गाउँ शिक्षा समिति रहनेछः

(क) अध्यक्ष- संयोजक

(ख) सामाजिक समितिको संयोजक- सदस्य

(ग) अध्यक्षले तोकेको कार्यपालिकाका सदस्यहरूमध्येबाट कम्तीमा एक जना महिलासमेत बढीमा ३ जना- सदस्य

(घ) सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू मध्येबाट प्रत्येक वर्ष परिवर्तन हुने गरी शिक्षा अधिकृतको सिफारिसमा अध्यक्षले तोकेको कम्तीमा एक जना महिलासमेत पर्ने गरी बढीमा २ जना -सदस्य

(झ) गाउँपालिका भित्रका सामुदायिक विद्यालयका वि व्य स अध्यक्षमध्ये प्रत्येक वर्ष परिवर्तन हुने गरी अध्यक्षले तोकेको प्रतिनिधि एक जना-सदस्य

(ञ) शिक्षक महासंघ गाउँ स्तरीय समितिका प्रतिनिधिएक जना -सदस्य

(ञ) गाउँपालिका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने शिक्षा विदमध्ये शिक्षा समितिले मनोनित गरेको एक जना -सदस्य

(ञ) शिक्षा अधिकृत . सदस्य सचिव

(२) गाउँपालिका शिक्षा समिति पुनर्गठन गर्न सकिने: (१) गाउँपालिका शिक्षा समितिले तोकिए बमोजिमको जिम्मेवारी पूरा गर्न नसकेमा कार्यपालिकाले त्यस्तो समितिलाई पुनर्गठन गर्नेछ ।

(२) शिक्षा समितिको बैठक कम्तीमा प्रत्येक तीन महिनामा एक पटक बनेछ ।

(३) शिक्षा समितिको बैठक भत्ता कार्यपालिका सरह हुनेछ ।

(४) बैठक सञ्चालनको लागि कम्तीमा पचास प्रतिशत सदस्यको उपस्थिति आवश्यक पर्नेछ भने बैठकको निर्णय बहुमतको आधारमा हुनेछ ।

१२. शिक्षा समितिको काम, कर्तव्य र अधिकार: यस ऐनमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त शिक्षा समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

(क) शिक्षा विभाग वाट पेश भएको विद्यालय स्वीकृति, अनुमति, कक्षा तथा तह थप, विद्यालय स्थानान्तरण कार्यको स्वीकृति प्रदान गर्ने र शैक्षिक कार्ययोजना माथि ढालफल गरी स्वीकृत गर्ने,

(ख) स्वच्छ शैक्षिक वातावरण कायम राख्न तथा शिक्षाको गुणस्तर बढ़ि गर्ने शिक्षा विभागमार्फत पेश भएको कार्ययोजना माथि ढालफल गरी स्वीकृत गर्ने,

(ग) नेपाल सरकारको स्वीकृत नीति तथा निर्देशन अनुरूप विशेष आवश्यकता भएकाहरूको लागि शिक्षा, समावेशी शिक्षा, अनौपचारिक शिक्षा, निरन्तर-शिक्षा, दूर-शिक्षा तथा खुला-शिक्षा कार्यक्रम सञ्चालन सम्बन्धी आवश्यक व्यवस्था गर्ने,

(घ) विद्यालयलाई आर्थिक सहायता उपलब्ध गराउने तथा त्यस्तो सहायताको लागि सम्बन्धित निरायमा सिफारिस गर्ने,

(ङ) शिक्षक, कर्मचारी तथा विद्यार्थी कल्याणको लागि स्वीकृत शिक्षा योजना बमोजिम आवश्यक कार्यक्रम बनाउने,

(च) विद्यालयको सम्पत्तिको सुरक्षा गर्न तथा विद्यालयको समृद्धिको लागि आवश्यक व्यवस्था गर्ने,

(छ) विद्यालयको विकासको लागि सञ्चालित शैक्षिक कार्यक्रमलाई सहयोग गर्ने,

(ज) विद्यालयको लेखापरीक्षण सम्बन्धमा लेखा परीक्षाको दिएको प्रतिवेदन अनुसार आवश्यक कारबाही गर्ने/ गराउने,

(झ) विद्यालयलाई आर्थिक रूपमा आत्म निर्भर गराउन योजना बनाइ कार्य गर्ने,

(ञ) विद्यालय बन्द गर्नु पर्ने भएमा कार्यपालिकामा सिफारिस गर्ने,

(ट) शैक्षिक क्यालेण्डर बनाइ विद्यालय सञ्चालन गर्ने शिक्षा विभाग मार्फत व्यवस्थापन समितिलाई निर्देशन दिने,

(३) गाउँपालिका स्तरीय खेलकुद, स्काउट तथा सांस्कृतिक कार्यक्रमको मञ्चालन तथा विकासको नागिन्दार्थिक ग्रोल जुटाउने र प्राप्त रकम खर्च गर्न शिक्षा विभागलाई निर्देशन दिने,

(४) आवासीय विद्यालयका विद्यार्थीका लागि खाना तथा पौष्टिक आहारको गुणस्तर तोक्ने,

(५) गाउँपालिकाबाट स्वीकृत शिक्षा योजना र मापदण्डभित्र रही आवश्यक निर्देशन दिने,

(६) विद्यालयले कायम गर्नुपर्ने न्यूनतम सरसफाई तथा शौचालयको मापदण्ड तोक्ने,

(७) गाउँपालिका क्षेत्रभित्र विशेष आवश्यकता भएका व्याललबालिकाको तथ्याङ्क सहकलन गरी उर्माहस्का लागि उचित विद्यालय व्यवस्थापन गर्न आधार तयार पार्ने र सोही अनुसारको पठनपाठनको व्यवस्था मिलाउने,

(८) विद्यालयको अनुगमन तथा सुपरीवेक्षण गरी सुधार गराउने,

(९) छात्रवृत्ति कोष संचालन तथा व्यवस्थापन गर्ने गराउने,

(१०) विद्यालय शिक्षाको सुधार तथा विकासका लागि आवश्यक निर्देशिका तथा कार्यविधिहरु बनाइ लागू गर्ने गराउने तथा नीति निर्देशन गर्ने,

१३. कार्यपालिकाको काम, कर्तव्य र अधिकारः (१) यस ऐनमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त कार्यपालिकाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछन् :-

(क) शैक्षिक योजना तथा कार्यक्रम कार्यान्वयन गर्न शिक्षा समिति, प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा अधिकृतलाई आवश्यक निर्देशन दिने,

(ख) शैक्षिक योजना तथा कार्यक्रम कार्यान्वयन गर्न आवश्यकता अनुसार समिति, उपसमिति वा कार्यदल गठन गर्ने,

(ग) शिक्षक सरुवा दरवन्दी मिलान र शिक्षक आन्तरिक समायोजनको मापदण्ड बनाई शिक्षक विद्यार्थी अनुपात मिलाउने, गुणस्तर कायम गर्न आचारसंहिता बनाई लागू गर्ने,

(घ) शिक्षक तथा कर्मचारीहरूको प्रशासन, व्यवस्थापन तथा शैक्षिक विकास सम्बन्धी कार्य योजना स्वीकृत गर्ने र कार्यान्वयन गर्न निर्देशन दिने,

(ङ) शिक्षा कानून बमोजिमका शिक्षा सम्बन्धी व्यवस्थाहरूको कार्यान्वयन गर्न शिक्षा समितिलाई निदेशन दिने,

(च) समय समयमा गाउँपालिका भित्रका विद्यालयहरूको अनुगमन तथा मूल्याङ्कन गरी गराइ अपेक्षित गुणस्तर

कायम गर्ने,

(छ) विद्यालयमा आर्थिक व्यवस्था पारदर्शी तथा सुनिश्चित गर्न वस्तुगत आधार तथा मापदण्ड बनाई लागू गर्ने गराउने,

(ज) यस ऐनको परिधि भित्र आवश्यक विषयगत क्षेत्रहरूको मापदण्ड बनाउने,

(झ) अनौपचारिक शिक्षा, वैकल्पिक शिक्षा, विशेष शिक्षा, खुला तथा दूर-शिक्षा सम्बन्धी मापदण्ड बनाई लागू गर्ने,

गराउने,

(ट) शिक्षा सम्बन्धी ऐन जुरी एवं संशोधन गर्न विधेयक सभामा पेश गर्ने,

(ठ) शैक्षिक गुणस्तर वृद्धि गर्न आवश्यक नीति नियम तर्जुमा गर्ने,

(ड) यस ऐनमा कार्यपालिकाले गर्ने भनी उल्लेख भएका शिक्षासम्बन्धी कार्य गर्ने।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि संस्थागत विद्यालयका हकमा त्यस्ता विद्यालयले पालना गर्नु

पर्ने मापदण्ड, गुणस्तर, शुल्क प्रावधान, विपन्न तथा सीमान्त कृत वर्गका छात्र-छात्रालाई दिने छात्रवृत्तिको

आधार र प्रतिशत, शिक्षकतया कर्मचारिहरूको सेवा, शर्त एवं पारिश्रमिक जस्ता विषयमा निर्णय गर्ना

सामान्यतः संस्थागत विद्यालयहरूको संगठनको सहभागिता एवं राय परामर्श लिन सकिनेछ।

१४. बडा समितिको काम, कर्तव्य र अधिकारः बडा समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

(क) विद्यालय सेवाक्षेत्र निर्धारण गर्ने,

(ख) नयाँ विद्यालय खोल्ने अनुमतिको निवेदनसाथ प्राप्त कागजात र स्थलगत अवस्था जाँच बुझ गरी ओचित्य सहित सङ्कलै कागजात गाउँपालिकामा सिफारिस गर्ने,

(ग) विद्यालय बन्द गर्न, गाभन तथा कक्षा थपका लागि सिफारिस गर्ने

(घ) अनौपचारिक शिक्षाको कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने,

(ङ) वडा क्षेत्रभित्र सञ्चालित विद्यालयको अनुगमन, रेखदेख र

समन्वय गरी गुणस्तर वृद्धि गर्न सुझाव र परामर्श दिई सहयोग गर्ने,

(च) विद्यालय नक्साइकन (स्कुलजोनिड)को पूर्वाधारसहित विद्यालय भर्ना नभएका बालबालिकाको विवरण अध्यावधिक गर्ने,

(छ) गाउँपालिका र शिक्षा समितिबाट निर्देशित तथा प्रत्यायोजित कार्य गर्ने,

१५. प्रमुख प्रशासकीय अधिकृतको काम, कर्तव्य र अधिकारः यस ऐनमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त प्रमुख तथा शिक्षा समितिको प्रत्यक्ष मातहतमा रही प्रमुख प्रशासकीय अधिकृतको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

(क) शिक्षालाई मौलिक हक्को रूपमा कार्यान्वयन गर्न गाउँपालिकाको समग्र शैक्षिक नीति, योजना, कार्यक्रमको कार्यान्वयन एंवं अनुगमन गर्ने, गराउने,

(ख) गाउँपालिकाको कार्यसम्पादन नियमावलीमा प्रमुख प्रशासकीय अधिकृतले गर्ने भनी उल्लेख भएकाशिक्षा सम्बन्धी कार्य गर्ने,

(ग) शैक्षिक समन्वयकर्ता तथा सहजकर्ताको भमिका निर्वाह गर्ने,

(घ) कार्यपालिका तथा शिक्षा समितिले प्रत्यायोजन गरेका शिक्षासम्बन्धी कार्य गर्ने,

(ङ) शैक्षिक गुणस्तर अभिवृद्धि तथा उच्च शैक्षिक उपलब्धिका लागि शिक्षा अधिकृतसँग कार्यसम्पादन करार गर्ने,

(च) विद्यालयहरूको लेखा परीक्षणको व्यवस्था मिलाउने।

१६. शिक्षा अधिकृतको काम, कर्तव्य र अधिकारः यस ऐनमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त अध्यक्ष, शिक्षासमिति तथा प्रमुख प्रशासकीय अधिकृतको प्रत्यक्ष मातहतमा रही शिक्षा अधिकृतको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

(क) शैक्षिक कार्यक्रम कार्यान्वयन गर्ने, गराउने,

(ख) शिक्षा सम्बन्धी गाउँपालिका स्तरीय योजना वनाइ शिक्षासमितिबाट पारित गराइ कार्यान्वयन गर्ने, गराउने,

(ग) गाउँपालिका क्षेत्रभित्रको शैक्षिक गतिविधि, अवस्था एंव प्रगति आदि सगेटिएको शिक्षा सम्बन्धी स्थिति पत्र तयार गरी शिक्षा समितिको स्वीकृति पश्चात प्रत्येक वर्षको चैत्र मसान्तभित्र प्रकाशित गर्ने,

(घ) स्वीकृत अनौपचारिक शिक्षा, विशेष आवश्यकता भएका बालबालिकाका लागि शिक्षा र शिक्षाको लागि खाद्य कार्यक्रम कार्यान्वयन गर्ने गराउने तथा सो सम्बन्धी अभिलेख तयार गर्ने,

- (३) विद्यार्थी मंडपा पट्टन भई पाठ्यसभा परिका सामुदायिक विद्यालयका शिक्षकलाई अको सामुदायिक विद्यालयमा मिलान गर्ने गिफारिम गर्ने,
- (४) स्वीकृत कार्य गोपना अनुगार विद्यालय सञ्चालन भए नभएको सम्बन्धमा नियमित रूपले निरीक्षण र सुपरीक्षण गरी तथाको प्रतिवेदन तयार गर्ने,
- (५) शिक्षाको गुणस्तर बढाउनको लागि शिक्षक, प्रधानाध्यापक तथा आवश्यापन समितिका पदाधिकारीहरूको समय समयमा बैठक, गोषी वा तालिमको सञ्चालन गर्ने,
- (६) आधारभूत तहको अन्त्यमा निहिते परीक्षा सञ्चालन गर्ने परीक्षा सञ्चालन समितिको मंयोजक भइ कार्य गर्ने,
- (७) विद्यालयको कक्षा ५ तथा ८ को परीक्षाको अभिलेख, प्रश्नपत्र र उत्तर पुस्तिका जिकाइ जाँचगराउने, विद्यालयमा शिक्षाको गुणस्तर बढ़ि भए नभएको सम्बन्धमा मूल्यांकन गरी अभिलेख राख्ने तथा सो सम्बन्धमा सुधारका लागि आवश्यक कार्य गर्ने,
- (८) यस ऐन बमोजिम विद्यालयहरू सञ्चालन भए नभएको जाँचबझ गर्ने तथा विद्यालयमा शिक्षाको गुणस्तर बढाउन, सुधार गर्ने वा विद्यालय बन्द गर्नुपर्नेल्यसँगै साम्बन्धमा निरीक्षण गरी विद्यालयको स्तर बढाउनु, सुधार गर्नु वा विद्यालय बन्द गर्नुपर्ने भएमा तत्त्वावधी निर्णय गराइ कारबाही प्रक्रिया अगाडि बढाउने,
- (९) आधारभूत तथा माध्यमिक शिक्षा उच्चीर्ण परीक्षाको लागि रजिस्ट्रेशन फारम भरेका विद्यार्थीको नाम, थर, उमेर प्रचलित कानून बमोजिम गंशोधन गर्ने,
- (१०) नियुक्ति वा बद्रियाको लागि आयोगबाट गिफारिम भई आएका शिक्षक वा कर्मचारीलाई विद्यालयमा नियुक्ति तथा पदावश्यापन गराउने,
- (११) सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको मेवा विवरण तथा अन्य अभिलेख अद्यावधिक गर्ने,
- (१२) शिक्षक वा कर्मचारीको कार्यसम्पादन मूल्यांकन गरी वा गर्न लगाइ त्यक्तो विवरण आयोगमा पठाउने,
- (१३) विद्यालय र प्रारम्भिक बाल-शिक्षा केन्द्रको निरीक्षण गर्ने/गराउने,
- (१४) मन्त्रालयले तोकी दिए बमोजिम सामुदायिक तथा मन्त्रालय विद्यालयहरूको समूह विभाजन गरी थोत केन्द्र निर्धारण गर्ने र थोत केन्द्रबाट विद्यालयको निरीक्षण, शिक्षकको तालिम तथा अन्य शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने,
- (१५) माध्यमिक शिक्षा उच्चीर्ण परीक्षा, माध्यमिक शिक्षा परीक्षा र आधारभूत तहको अन्त्यमा हुने परीक्षालाई नियमित र मर्यादित ढहगबाट सञ्चालन गर्ने, गराउने,
- (१६) सामुदायिक विद्यालयका लागि वितरण गरिएका दरबन्दी शैक्षिक-सत्रको शुरुमा मिलान गर्न शिक्षा समितिमा गिफारिम गर्ने,
- (१७) निरीक्षकलाई विद्यालय निरीक्षणको यूचक बनाई निरीक्षण गर्ने पठाउने र निरीक्षकले विद्यालय निरीक्षण गरे नगरेको यकिन गर्न स्थलगत निरीक्षण गर्ने,
- (१८) गाउँपालिकाबाट विद्यालयलाई निकासा भएको रकम मदुपयोग भए नभएको अनुगमन गर्ने,
- (१९) विद्यालयले स्वीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तक लागू गरेनगरेको सम्बन्धमा निरीक्षण गर्ने, गराउने,

- (क) विद्यालयमा लागू गरिएको पाठ्यक्रम, पाठ्यपुस्तक तथा पाठ्यमामगी सम्बन्धमा मुधार गर्नुपर्ने र निःशुल्क पाठ्यपुस्तकको वितरण प्रणालीलाई प्रभावकारी बनाउने विषयमा व्यवस्थापन समिति तथा शिक्षकको राय लिई मुझाव पठाउने तथा सो सम्बन्धमा अन्य आवश्यक कार्य गर्ने, गराउने,
- (ब) विद्यालयको लेखापरीक्षक नियुक्ति गराउने, तथा लेखापरीक्षकबाट प्राप्त प्रतिवेदनको आधारमादेखिएका अनियमितता र वेरुजु फर्स्ट गर्न लगाउने,
- (भ) सरकारी तथा गैर सरकारी शैक्षिक परियोजनाहरूको निरीक्षण तथा समन्वय गर्ने,
- (म) सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको तलबी प्रतिवेदन पारित गराउने,
- (य) विद्यालयको वार्षिक शैक्षिक कार्यक्रमको नियमित रूपमा अनुगमन गरी सो अनुसार गर्ने, गराउने,
- (र) विद्यालय निरीक्षक र स्रोत व्यक्तिको कामको अनुगमन, सुपरीवेक्षण गरी निजहरूबाट प्राप्तनिरीक्षण प्रतिवेदन उपर कारबाही गर्ने,
- (ल) गाउँपालिका भित्र सञ्चालन भएका शैक्षिक तालिमकेन्द्रमा शिक्षक तालिमका लागि सिफारिस गर्ने,
- (व) शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गर्ने, गराउने,
- (श) सामुदायिक विद्यालयको स्वीकृत रित दरबन्दीमा पदपूर्तिको लागि आयोगमा लेखी पठाउन प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने,
- (ष) विद्यालयका स्वीकृत दरबन्दी तथा राहत अनुदान कोटामा शिक्षक नियुक्ति तथा सरुवा सम्बन्धमा निर्णयानुसार कार्य गर्ने, गराउने,
- (स) कार्यसम्पादनको आधारमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ प्रधानाध्यापक, शिक्षक एवं कर्मचारीहरूलाई पुरस्कार तथा दण्ड दिन शिक्षा समितिको निर्णयानुसार कार्यपालिका समक्ष पेश गर्ने,
- (ह) निजी, धार्मिक तथा गुठी विद्यालयको अनुगमन गरी स्वीकृत मापदण्डको पालना गर्न लगाउने र तदनुसार पुरस्कार र दण्डको लागि कार्यपालिका समक्ष सिफारिस गर्ने,
- (क्ष) विद्यालय निरीक्षक, स्रोत व्यक्ति तथा प्रधानाध्यापकहरूको कार्यसम्पादन करार गर्ने,
- (व) गाउँसभा, कार्यपालिका, अध्यक्ष, शिक्षा समिति, प्रमुख प्रकाशकीय अधिकृत, राष्ट्रिय परीक्षा वोर्ड र शिक्षा सम्बन्धित आयोगहरूबाट निर्देशित वा प्रत्यायोजित अन्य कार्य गर्ने।

१७. सामुदायिक सिकाइ केन्द्र सञ्चालन गर्न सक्ने: गाउँपालिकाले समुदायमा साक्षरता, सीपविकासर निरन्तर सिकाइ समेतको काम गर्न तोकिए बमोजिम सामुदायिक सिकाइ केन्द्र सञ्चालन गर्नेछ।

१८. अध्यापन अनुमतिपत्र लिनुपर्ने:- (१) यो ऐन प्रारम्भ भएपछि अध्यापन अनुमतिपत्र नलिई कसैलेपनि सामुदायिक विद्यालयको शिक्षक पदको लागि उम्मेदवार हुन पाउनेद्दैन।

१९. अनुदानको व्यवस्था: (१) यो ऐन प्रारम्भ हुँदाका बबत दिँदै आएको अनुदान रकममा कटौतीनहुने गरी तोकिएको सूत्रको आधारमा गाउँपालिकाले सामुदायिक विद्यालयलाई अनुदान दिनेद्दै। तरकुनै विद्यालयले तोकिएको शैक्षिकस्तर कायम गर्न नसकेमा त्यस्तो विद्यालयलाई दिँदै आएको अनुदान रकममा तोकिए बमोजिम कटौती गर्न सकिनेद्दै।

(२) साधारण र स्वायत्त सामुदायिक विद्यालयहरूलाई स्वीकृति पश्चात तोकिए बमोजिम दरबन्दी उपलब्ध गराइनेछ ।

(३) अनुमति प्राप्त सामुदायिक विद्यालयलाई तोकिए बमोजिम अनुदान उपलब्ध गराइनेछ ।

२०. छात्रवृत्तिको व्यवस्था गर्ने : गाउँपालिकाले सामुदायिक विद्यालयमा भर्नाभएका विद्यार्थीहरूलाई तोकिए बमोजिम छात्रवृत्तिको व्यवस्था गर्नेछ । साथै गरिव विषय हलियामुक्त वा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गर्नेछ

२१. प्रारम्भिक बालविकास केन्द्रलाई अनुदान दिने : गाउँपालिकाले गाउँपालिकाको महायोगमा खोलिएका वा यो ऐन प्रारम्भ हुँदाका बखत संघीय सरकारबाट अनुदान प्राप्त गरी रहेका प्रारम्भिकबाल विकास केन्द्रलाई तोकिए बमोजिम अनुदान दिनेछ ।

२२. प्रारम्भिक बाल शिक्षा सम्बन्धी व्यवस्था : प्रारम्भिक बाल शिक्षाको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।

२३. विद्यालय स्वायत्तरूपमा सञ्चालन गर्न सकिने: (१) विद्यालय व्यवस्थापन समितिले कुनै सामुदायिक विद्यालय स्वायत्त रूपमा सञ्चालन गर्न चाहेमा तोकिएका कुराहरू खुलाइ तोकिएको अधिकारी समक्ष निवेदन दिनुपन्नै ।

(२) उपदफा (१) बमोजिम परेको निवेदन जाँचबुझ गर्दा व्यवस्थापन समितिले निष्पक्ष रूपमा विशुद्ध प्राजिक मूल्य र मान्यतामा मात्र आधारित भएर शिक्षक छनौट गरेको उदाहरण लगायत अन्य तोकिएको शर्त पूरा गरेको देखिएमा तोकिएको अधिकारीले निवेदकलाई त्यस्तो सामुदायिक विद्यालय स्वायत्त रूपमा सञ्चालन गर्न स्वीकृति दिनेछ ।

(३) उपदफा (२) बमोजिम स्वायत्त विद्यालयमा कार्यरत स्वीकृत दरबन्दीमा नियुक्त भएका शिक्षकको सेवा, शर्तर सुविधा अन्य सामुदायिक विद्यालयका शिक्षक सरह हुनेछ र त्यस्ता शिक्षकले पाउने तलब, भत्ता र सञ्चयको वापत विद्यालयबाट थप गर्नुपर्ने रकम गाउँपालिकाले विद्यालयलाई एकमुस्ट उपलब्ध गराउनेछ ।

(४) उपदफा (२) बमोजिम स्वायत्त विद्यालयमा त्यस्तो विद्यालयले व्यर्होने गरी थप शिक्षक नियुक्ति गर्नेछ ।

(५) उपदफा (४) बमोजिम नियुक्त शिक्षकको सेवा शर्त र सुविधा विद्यालय व्यवस्थापन समितिलेतोके बमोजिम हुनेछ ।

(६) उपदफा (२) बमोजिम व्यवस्थापन समितिले स्वायत्त रूपमा सञ्चालन गरेको विद्यालयको आवश्यकता हेरी गाउँपालिकाले त्यस्तो विद्यालयलाई थप दरबन्दी उपलब्ध गराउन छ ।

२४. विद्यालय एकमुस्ट अनुदानको आधारमा सञ्चालन गर्न सकिने: (१) संघीय सरकार वा गाउँपालिकाबाट शिक्षक कर्मचारीको दरबन्दी प्राप्त नगरेका र भविष्यमा समेत सो प्राप्त नगरी विद्यालय सञ्चालन गर्न राजी भएका विद्यालय व्यवस्थापन समितिले विद्यालय एकमुस्ट अनुदानको आधारमा सञ्चालन गर्नको लागि तोकिएका कुराहरू खुलाइ तोकिएको अधिकारी समक्ष निवेदन दिनुपर्नेछ ।

(२) उपदफा (१) बमोजिम परेको निवेदन जाँचबुझ गर्दा व्यवस्थापन समितिले तोकिएको शर्त पूरा गरेको देखिएमा तोकिएको अधिकारीले निवेदकलाई त्यस्तो विद्यालय एकमुस्ट अनुदानको आधारमा सञ्चालन गर्न स्वीकृत दिन छ ।

(३) उपदफा (२) बमोजिम एकमुस्ट अनुदानको आधारमा सञ्चालन गर्न स्वीकृत विद्यालयमा कार्यरत शिक्षकको सेवा, शर्त र सुविधा विद्यालय व्यवस्थापन समितिले तोके बमोजिम हुनेछ । यस प्रकारका विद्यालयका शिक्षकलाई व्यवस्थापन समितिले तोके अनुसारको सञ्चय कोष र निवृत्तिभरण वापतको रकम समेत विद्यालयले नागरिक लगानी कोषमा जम्मा गर्नुपर्नेछ ।

परिच्छेद- ५

विद्यालय व्यवस्थापन समिति अभिभावक संघ र संचालन सम्बन्धि व्यवस्था:

३५. विद्यालय व्यवस्थापन समिति: (१) सामुदायिक विद्यालयको सञ्चालन, रेखदेख र व्यवस्थापन गर्नको लागि प्रत्येक विद्यालयमा देहायका सदस्यहरू रहेको एक विद्यालय व्यवस्थापन समिति रहनेछः

(क) विद्यालयका अभिभावकले छानी आफु मध्येवाट पठाएका दुई जना महिला सहित स्थानीय ४ जना-सदस्य

(ख) विद्यालयका संस्थापक वुद्धिजीवि, समाजसेवी स्थानीय शिक्षाविद्, शिक्षाप्रेमी मध्येवाट चुनेको एक जना महिला दंलित/जनजाति/आदिवासी/अल्पसंख्यक/चन्दादाता मध्येवाट एक जनासमेत गरी २ जना-सदस्य

(ग) सम्बन्धित वडाका वडा अध्यक्ष वा निजले तोकेको वडा सदस्य एकजना-सदस्य

(घ) शिक्षकहरूले आफूहरू मध्येवाट छानी पठाएको शिक्षक प्रतिनिधि एक जना-सदस्य

(ङ) प्रधानाध्यापक- सदस्य सचिव

(२) विद्यालय व्यवस्थापन समिति को पहिले बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा ७ दिन भित्र वसी बुदाँ (ग), (घ) र (ङ) का सदस्य र पदेन सदस्य बाहेक अन्य सदस्यहरू मध्येवाट अध्यक्षको चयन सर्वसम्मत रूपमा गर्नु पर्नेछ, यदि सर्वसम्मत नभएमा सम्पूर्ण सदस्यको बहुमतबाट अध्यक्ष चयन गरिनेछ ।

(३) विद्यालय स्तरीय बालकलवले मनोनयन गरेको एक छात्र र एकजना छात्रा गरी दुई जना आमन्त्रित सदस्य हुनेछन्, र समितिका पदाधिकारीको पदावधी ३ (तीन) वर्षको हुने छ, र गाउँशिक्षा अधिकृतलाई विद्यालय व्यवस्थापन समितिको बैठकमा पर्यवेक्षकको रूपमा आमन्त्रित गर्न सकिने छ ।

(४) प्राविधिक तथा व्यवसायिक विषयमा अध्ययनरत वा तालिम गराइने माध्यमिक विद्यालयको व्यवस्थापन समितिमा उद्योग वाणिज्य संघका दुईजना प्रतिनिधि सदस्य रहनेछन् ।

(५) विशेष शिक्षा सञ्चालन गर्ने विद्यालयको व्यवस्थापन समितिमा कम्तीमा पचास प्रतिशत सदस्यहरू अपाङ्गता भएका व्यक्तिको अभिभावक र समावेशी शिक्षा वा स्रोत कक्षा सञ्चालन गर्ने विद्यालयको व्यवस्थापन समितिमा कम्तीमा एकजना अपाङ्गता भएका व्यक्ति सदस्य हुनेछन् ।

(६) विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छनौट नभएसम्मका लागि वा अध्यक्षको अनुपस्थितिमा सो समितिको जेष्ठ सदस्यले सो समितिको अध्यक्षता गर्नेछ ।

(७) विद्यमान व्यवस्थापन समितिको म्याद सिद्धिनु भन्दा कम्तीमा एक महिना अगावै नयाँ व्यवस्थापन समितिको गठन बहालवाला व्यवस्थापन समितिले गर्नुपर्नेछ । यसो हुन नसकेमा वा व्यवस्थापन समितिको गठन विवादित भएमा तोकिए बमोजिम व्यवस्थापन समितिको गठन गाउँपालिकाले गर्नेछ ।

(८) व्यवस्थापन समिति गठन सम्बन्धी अन्य प्रकृया तोकिए बमोजिम हुनेछ ।

(९) संस्थागत विद्यालयको सञ्चालन, रेखदेख र व्यवस्थापन गर्नका लागि प्रत्येक विद्यालयमा देहायका सदस्यहरू रहेको एक विद्यालय व्यवस्थापन समिति रहनेछः-

(क) विद्यालयका संस्थापक वा लगानिकर्ताहरू मध्येवाट विद्यालयले सिफारिस गरेका व्यक्तिमध्येवाट शिक्षा अधिकृतको सिफारिसमा अध्यक्षले मनोनित गरेको व्यक्ति - अध्यक्ष

(ख) सम्बन्धित वडाको वडा अध्यक्ष वा अध्यक्षले तोकेको वडा सदस्य एक जना - सदस्य

(ग) अभिभावकहरू मध्येबाट एक जना महिला समेत पर्ने गरी विद्यालय व्यवस्थापन समितिले मनोनित गरेका दुई जना - सदस्य

(घ) सम्बन्धित क्षेत्रको शिक्षा अधिकृत - सदस्य

(ङ) सम्बन्धित विद्यालयको शिक्षकहरूले आफूहरूमध्येबाट छानी पठाएको एकजना शिक्षक - सदस्य

(च) विद्यालयको प्रधानाध्यापक - सदस्य सचिव

(१०) उपदफा (१) र (३) बमोजिम छानिएका वा मनोनीत अध्यक्ष वा सदस्यको पदावधि तीन वर्षको हुनेछ ।

(११) संस्थागत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन कम्तीमा लातक तह उत्तीर्ण गरेको व्यक्ति हुनुपर्नेछ ।

(१२) राजीनामा स्वीकृत गर्नेः व्यवस्थापन समितिका सदस्यको

राजीनामा सो समितिका अध्यक्षले र व्यवस्थापन समितिका अध्यक्षको राजीनामा सम्बन्धित व्यवस्थापन समितिले स्वीकृत गर्नेछ ।

(१३) सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।

(१४) संस्थागत विद्यालयको विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।

२६. विद्यालय व्यवस्थापन समिति विघटन गर्नसकिने: (१) कुनै विद्यालयको विद्यालय व्यवस्थापन समितिले तोकिएको जिम्मेवारी पूरा गर्न नसकेमा सोको कारण खुलाइ गाउँपालिकालेत्यस्तो विद्यालय व्यवस्थापन समितिलाई तोकिएको प्रकृया पुर्याइ विघटन गर्नेछ । तर त्यसरी विघटन गर्नु अघि विद्यालय व्यवस्थापन समितिलाई आफ्नो सफाई पेश गर्ने मनासिव मौका दिनुपर्नेछ ।

(२) उपदफा (१) बमोजिम विद्यालय व्यवस्थापन समिति विघटन भएपछि अर्को विद्यालय व्यवस्थापन समिति गठन नभएसम्म वा अन्य कुनै कारणले विद्यालय व्यवस्थापन समिति गठन नभएसम्म विद्यालय व्यवस्थापन समितिको काम गर्न गाउँपालिकाले एक अस्थायी विद्यालय व्यवस्थापन समिति गठन गर्नेछ ।

२७. विद्यालयको विनियम: (१) प्रत्येक सामुदायिक विद्यालयले विद्यालयको लक्ष्य, मूल्यमान्यता, संचालन पकृया लगायतका अन्य सान्दर्भिक विषयवस्तु समावेश गरिएको विनियम अभिभावक सभाबाट पारित गराइ लागु गर्नु पर्नेछ ।

(२) अभिभावक सभाले विनियम आवश्यकता अनुसार संसोधन गर्नेछ ।

(३) विनियम अनुसार विद्यालय संचालन गर्नु व्यवस्थापन समिति, प्रधानाध्यापक लगायत सम्पूर्ण विद्यालय परिवारको कर्तव्य हुनेछ ।

(४) अध्यावधिक विनियमको प्रतिलिपि पारित भएको मितिबाट ७ दिनभित्र व्यवस्थापन समितिले गाउँपालिका शिक्षा विभागर सम्बन्धित वडा कार्यालयमा पेश गर्नु पर्नेछ ।

(५) विद्यालयको विनियम सार्वजनिक दस्तावेज हुनेछ र सो सरोकारवाला जो कोहीले हेर्न पाउनेछ ।

परिच्छेद- ६

कोष, अनुदान शुल्क तथा छात्रवृत्ति, विद्यालय सम्पति छुट, सुरक्षा सम्बन्धि व्यवस्था:

३८. गाउँपालिका शिक्षा विकास कोषः (१) सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासमा सहयोग पुरयाउन तथा त्यस्ता विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्नको लागि गाउँपालिकास्तरमा एक गाउँ शिक्षा विकास कोष रहनेछ ।

(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरू रहनेछन्:-

(क) संघीय सरकार, प्रदेश सरकार वा गाउँपालिकाबाट प्राप्त अनुदान रकम,

(ख) संस्थागत विद्यालयबाट प्राप्त त्यस्तो विद्यालयको वार्षिक कूल आमदानीको तोकिए बमोजिमको रकम,

(ग) चन्दा दाताबाट प्राप्त रकम,

(घ) अन्य स्रोतबाट प्राप्त रकम ।

३९. कोष सञ्चालक समिति: 'कोष सञ्चालक समिति र समितिको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।

४०. विद्यालय कोषः (१) प्रत्येक विद्यालयमा एउटा विद्यालय कोष हुनेछ, जसमा देहायका रकमहरू रहनेछन्:-

(क) संघीय सरकार, प्रादेशिक सरकार र गाउँपालिकाबाट प्राप्त अनुदान,

(ख) गाउँपालिका शिक्षा कोषबाट प्राप्त अनुदान,

(ग) शुल्कबाट प्राप्त रकम,

(घ) चन्दा वा दान दातव्यबाट प्राप्त रकम र

(ङ) अन्य स्रोतबाट प्राप्त रकम ।

(२) उपदफा (१) बमोजिमको कोषको सञ्चालन र लेखापरीक्षण तोकिए बमोजिम हुनेछ ।

४१. संस्थागत विद्यालयले छात्रवृत्ति उपलब्ध गराउनुपर्ने: (१) संस्थागत विद्यालयले विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशतमा नघट्ने गरी तोकिए बमोजिम छात्रवृत्ति उपलब्ध गराउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको दशप्रतिशतलाई १०० प्रतिशत मानी त्यसको पचास प्रतिशत रकम गाउँपालिका शिक्षाविकास कोषमा जम्मा गर्नुपर्नेछ र बाँकी पचास प्रतिशतमा नघट्ने गरी तोकिए बमोजिम जेहन्दार, विपन्न, अपाङ्ग, महिला, दलित वा जनजाति विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम छात्रवृत्तिको लागि विद्यार्थी छनौट गर्ने प्रत्येक विद्यालयमा सम्बन्धित वडाको वडा अध्यक्ष वा निजले तोकेको वडा सदस्यको संयोजकत्वमा विद्यालयको प्रधानाध्यापक, गाउँपालिका शिक्षा शाखाको सम्बन्धित क्षेत्र हेर्ने विद्यालय निरीक्षक र विद्यालय व्यवस्थापन समितिमा रहेको अभिभावकको प्रतिनिधि समेत सदस्य रहेको एक छात्रवृत्ति छनौट समिति रहनेछ ।

(४) समितिले छनौटको लागि आधार, शर्त र प्रकृया तयार गरी सार्वजनिक समेत गर्नु पर्नेछ ।

४२. संस्थागत विद्यालयको नाम र स्थान परिवर्तनः (१) संस्थागत विद्यालयको नाम र स्थान परिवर्तन गर्ने सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।

४.४.५.

३३. गाउँपालिकाले निर्देशन दिनसक्ने: (१) गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्न आवश्यकता अनुसार विद्यालय व्यवस्थापन समितिलाई निर्देशन दिन छ ।

(२) उपदफा (१) बमोजिम दिइएको निर्देशनको पालना गर्नु विद्यालय व्यवस्थापन समितिको कर्तव्य हुनेछ ।

३४. गाउँपालिकाले विद्यालय सार्न , गाभन , नाम परिवर्तन गर्न वा बन्द गर्नसक्ने: गाउँपालिकाले सञ्चालन भइरहेका कुनै विद्यालयलाई एक स्थानबाट अर्को स्थानमा सार्न वा दुई वा दुई भन्दा बढी विद्यालयलाई गाभी एउटै विद्यालय कायम गर्न वा विद्यालयको नाम परिवर्तन गर्न वा विद्यालय बन्द गर्नेछ ।

३५. विद्यालयको सम्पत्ति: (१) सामुदायिक विद्यालयको हक भोगमा रहेको सम्पत्ति सार्वजनिक सम्पत्ति मानिनेछ । यस ऐन बमोजिम अनुमति वा स्वीकृति रद्द गरिएको वा कुनै विद्यालयमा गाभिएको सामुदायिक विद्यालयको सम्पत्ति गाउँपालिकाले अन्य विद्यालयको काममा प्रयोगमा नआउने भएमा गाउँपालिकाको निर्णय अनुसार उपयोग गरिनेछ ।

(२) शैक्षिक गुठी अन्तर्गत सञ्चालित संस्थागत विद्यालयको सम्पत्ति सोही विद्यालयको नाममा रहनेछ । कुनै विद्यालय सार्वजनिक शैक्षिक गुठीको रूपमा सञ्चालन गरिएकोमा त्यस्तो विद्यालयको सम्पत्ति सार्वजनिक सम्पत्ति मानिनेछ र त्यस्तो सम्पत्तिको स्वरूप परिवर्तन गर्न पाइनेछैन ।

(३) कम्पनी अन्तर्गत सञ्चालित संस्थागत विद्यालयको सम्पत्ति सोही कम्पनीको नाममा रहनेछ ।

(४) संस्थागत विद्यालयले कुनै व्यक्ति वा संघसंस्थासँग दान दातव्यको रूपमा कुनै किसिमको चल, अचल सम्पत्ति प्राप्त गर्नु अघि गाउँपालिकामा जानकारी दिनुपर्नेछ तर विदेशी व्यक्ति वा संघसंस्थाबाट त्यसरी चल, अचल सम्पत्ति प्राप्त गर्नु अघि संघीय सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ ।

(थ) उपदफा (४) बमोजिम प्राप्त गरेको सम्पत्ति संघीय सरकारको स्वीकृति बेगर बेच बिखन गर्न पाइने छैन ।

३६. अनुमति वा स्वीकृति रद्द गर्ने: कुनै संस्थागत विद्यालयले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत अन्य कुनै काम गरेमा तोकिएको अधिकारीले त्यस्तो विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्नेछ । तर त्यसरी अनुमति वा स्वीकृति रद्द गर्नु अघि सम्बन्धित विद्यालयलाई आफ्नो सफाइ पेश गर्ने मौकाबाट बझित गरिने छैन ।

३७. विद्यालयको वर्गीकरण: विद्यालयलाई तोकिएको आधारमा वर्गीकरण गरिनेछ ।

३८. विद्यालय शान्ति क्षेत्र हुने: विद्यालयको अध्ययनरत अध्यापनमा प्रतिकूल असर पर्ने गरी कुनै गतिविधि गर्न पाइने छैन, विद्यालय शान्ति क्षेत्र कायम हुनेछ ।

३९. विद्यालयलाई सुरक्षित क्षेत्रको रूपमा कायम गर्नुपर्ने: (१) विद्यालयमा स्वतन्त्र र भयरहीत रूपमाझ ध्ययनरत अध्यापन गर्ने वातावरण सृजना गर्न तथा विद्यालय भित्र कुनै पनि किसिमको अवाञ्छित कृयाकलाप हुन नदिने गरी विद्यालयलाई सुरक्षित क्षेत्र कायम गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम सुरक्षित क्षेत्र कायम गर्दा विद्यालयले पालना गर्नु पर्ने शर्त तथा मापदण्ड तोकिए बमोजिम हुनेछ ।

४०. शुल्क सम्बन्धी व्यवस्था: (१) संघीय सरकारले निःशुल्क शिक्षा घोषणा गरेको विद्यालय शिक्षाका लागि सामुदायिक विद्यालयले विद्यार्थीको नाममा कुनै किसिमको शिक्षण शुल्क लिन पाउने छैन ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयलाई दिएको दान, उपहार, चन्दा वा सहयोग लिन सकिनेछ ।

(३)उपदफा(१) मा जुनसुकै कुरा लेखिएको भएतापनि एकमुस्ट अनुदानमा आधारित सामुदायिक विद्यालयले अनुदानबाट खर्च नव्यहोरिएका विद्यार्थीहरु मध्ये शुल्क तिर्न राजी अभिभावकहरुबाट शुल्क उठाउन बाट बन्देज लाग्ने छैन तर शुल्क तिर्न राजी नभएको कारणबाट कुनै पनि बालबालिकालाई शिक्षाबाट वञ्चित गर्न पाइने छैन ।

(४)सबै बालबालिकालाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्नको लागि गाउँपालिकाले तोकिए बमोजिम आवश्यक व्यवस्था गर्नेछ ।

(५)दृष्टिविहीन बालबालिकालाई ब्रेललिपि ,बहिरा र स्वर वा बोलाइ सम्बन्धी अपाङ्गता भएका बालबालिकालाई साइकेतिक भाषाको माध्यमबाट निःशुल्क शिक्षा प्रदान गर्ने तोकिए बमोजिम व्यवस्था गरिनेछ ।

(६)उपदफा(१)बमोजिम निःशुल्क शिक्षा घोषणा गरेको विद्यालय शिक्षा बाहेकको अन्य विद्यालय शिक्षामा अध्ययनरत गर्ने विद्यार्थीसँग लिइने शुल्क तोकिएको आधारमा निर्धारण गरिनेछ ।

(७)विद्यालयले विद्यार्थीलाई कुनै कक्षामा भर्ना गर्दा एकपटक भर्ना शुल्क लिइसके पछि पुनःसोही विद्यालयको अर्को कक्षामा भर्ना गर्नको लागि कुनै किसिमको शुल्क लिन पाउने छैन ।

(८)विद्यालयले विद्यालयको भौतिक संरचना निर्माण गर्नको लागि विद्यार्थीसँग कुनै किसिमको शुल्क लिन पाउने छैन ।

(९)संस्थागत विद्यालयले विद्यार्थीसँग लिन पाउने शुल्क तोकिएको अधिकारीबाट स्वीकृत गराइ निर्धारण गर्नु पर्नेछ।त्यसरी शुल्क निर्धारण सम्बन्धमा स्वीकृति दिँदा तोकिएको अधिकारीले विद्यालयले उपलब्ध गराएको सुविधाको आधारमा दिनेछ ।

(१०)कुनै विद्यालयले यस ऐन विपरीत विद्यार्थीसँग कुनै शुल्क लिएमा तोकिएको अधिकारीले त्यस्तो शुल्क सम्बन्धित विद्यार्थीलाई फिर्ता गर्न लगाउनु पर्ने ।

(११)यस ऐन विपरीत शुल्क लिने विद्यालयलाई तोकिएको अधिकारीले एक लाख पञ्चीस हजार रूपैयाँसम्म जरिवाना गर्नेछ ।

परिच्छेद- ७

शैक्षिक योग्यता, नियुक्ति, सरुवा बढवा र दरबन्दी मिलान सम्बन्धि व्यवस्था:

४१. शैक्षिक योग्यता: शिक्षकको लागि चाहिने शैक्षिक योग्यता तोकिए बमोजिम हुनेछ ।

४२. शिक्षक नियुक्ति तथा बढवा (१) साधारण सामुदायिक विद्यालयमा संघीय सरकार वा गाउँपालिकाबाट स्वीकृत दरबन्दी अनुसार रिक्त शिक्षक पदको नियुक्ति तथा त्यस्तो पदमा नियुक्त शिक्षकको बढवा तोकिए बमोजिम हुनेछ । तर स्वायत्त सामुदायिक विद्यालयको शिक्षकको नियुक्ति तथा त्यसरी नियुक्त शिक्षकको बढवा विद्यालय व्यवस्थापन समितिबाट तोकिए बमोजिम हुनेछ ।

४३. शिक्षकको सरुवा: (१) गाउँपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयमा दरबन्दीमा कार्यरत सरुवा हुन आवेदन दिने शिक्षकलाई कार्यरत विद्यालयको व्यवस्थापन समिति र सरुवा हुने विद्यालयको व्यवस्थापन समितिको सहमतिमा कक्षा संचालनमा बाधा नपर्ने र विषय मिल्ने गरी तोकिएको अधिकारीले तोकिए बमोजिमको प्रकृया अपनाइ रिक्त दरबन्दीमा सरुवा गर्नेछ ।

(२)सरुवा हुन आवेदन दिने दरबन्दीमा कार्यरत शिक्षकलाई गाउँपालिका भित्र कार्यरत विद्यालयको व्यवस्थापन समितिको सहमतिमा कक्षा संचालनमा बाधा नपर्ने र विषय मिल्ने गरी अर्को नगरपालिका वा स्थानीय तहमा सरुवाको लागि तोकिएको अधिकारीले तोकिए बमोजिमको प्रकृया अपनाइ सहमति दिनेछ । तर गाउँपालिकाले आवश्यकताका आधारमा सरुवा गर्न भने यस उपदफाले बाधा पुऱ्याएको मानिने छैन । गाउँपालिकाले आवश्यकताको आधारमा गाउँपालिका भित्र रहेका शिक्षकलाई गाउँपालिका भित्रको जुनसुकै विद्यालयमा सरुवा गर्नेछ ।

४४. दरबन्दी मिलानः (१) तोकिएको मापदण्डको आधारमा बढी दरबन्दी भएको गाउँपालिका भित्रको विद्यालयहरुबाट दरबन्दी अपुग भएको गाउँपालिका भित्रको विद्यालयहरुमा रिक्त दरबन्दी वा शिक्षक सहितको दरबन्दी गाउँपालिकाले सार्न र मिलान गर्नेछ ।

४५. सामुदायिक विद्यालयमा रिक्त दरबन्दी पदपूर्ति सम्बन्धमा :- (१) गाउँपालिका भित्र कुनै विद्यालयमा राहतको पदपूर्तिको व्यवस्था गर्नेछ ।

(२) अस्थाई र राहतको पदपूर्ति गर्दा विषय विज्ञ छनौट र परिक्षा संचालन गाउँपालिकाले गर्ने छ र रिक्त विद्यालयमा पठाईने छ ।

४६. पदबाट हटाइने : देहायका अवस्थामा शिक्षक वा कर्मचारीलाई पदबाट हटाइनेद्वयः-
(क) तोकिए बमोजिमका पदीय दायित्व पूरा नगरेमा,
(ख) विना सूचना लगातार १५ दिनभन्दा बढी समय विद्यालयमा अनुपस्थित रहेमा,
(ग) विद्यालयमा मादक पदार्थ सेवन गरी आएको कुरा प्रमाणित भएमा,
(घ) नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय पाएमा ।
(ङ) सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीले संस्थागत विद्यालयमा सञ्चालक भए वा संस्थागत विद्यालयमा अध्यापन गरेमा,
(च) विद्यार्थीलाई शारीरिक, मानसिक यातना दिने वा यौनजन्य दुर्घटनामा गर्ने,

४७. स्थायी आवासीय अनुमति लिन नहुने : सामुदायिक विद्यालयमा कार्यरत शिक्षक वा कर्मचारीहरुले स्थायी आवासीय अनुमति लिन वा त्यस्तो अनुमति प्राप्त गर्नको लागि आवेदन दिन हुँदैन। स्थायी आवासीय अनुमति लिएका तथा लिन आवेदन दिने शिक्षक वा कर्मचारीहरुलाई तोकिए बमोजिम सजाय हुनेछ ।

४८. शिक्षक विद्यार्थीको अनुपात मिलाउनुपर्ने : गाउँपालिकाले प्रत्येक विद्यालयमा नियमित अध्ययनरत गर्ने विद्यार्थी संख्या र विषयका आधारमा तोकिए बमोजिम विद्यार्थी तथा शिक्षकको अनुपात कायम गर्नुपर्नेछ ।

४९. शिक्षकलाई अन्य काममा लगाउन नहुने : (१) सामुदायिक विद्यालयको शिक्षकलाई शिक्षा प्रदान गर्ने वा विद्यालय प्रशासन सम्बन्धी काममा बाहेक अन्य काममा लगाउन हुँदैन ।

(२) उपदफा (१)मा जुनसुकै कुरा लेखिएको भएतापनि विद्यालयको पठनपाठनमा बाधा नपर्ने गरी राष्ट्रिय जनगणना, निर्वाचन सम्बन्धी काम, प्रकोप उद्धार वा गाउँपालिकाले तोकेको अन्य कुनै काममा खटाउन सकिनेछ ।

५०. अदालतको आदेशबाट पुनः बहाली हुने : (१) विभागीय सजाय भई नोकरीबाट हटाइएको वा बरखास्त भएको शिक्षक अदालतको आदेश वा फैसला बमोजिम मात्र नोकरीमा पुनः बहाली हुनेछ ।

(२) उपदफा (१) बमोजिम पुनः बहाली भएको शिक्षकले नोकरीबाट हटे देखि पुनः बहाली भएको मितिसम्मको पूरा तलब, भजा र तलब वृद्धि पाउने भए सो समेत पाउनेछ ।

५१. गाउँपालिका शिक्षक :- गाउँपालिकाले गाउँपालिका शिक्षकको घोषणा गरी कानुन बमोजिम प्रक्रिया पुऱ्याई गाउँपालिका शिक्षक नियुक्ति गर्ने सकिनेछ ।

३१३४

५२. तलब भत्ता न पाउने र सेवा अवधि गणना नहुने: दफा ४१ मा उल्लिखित अवस्थामा वा नियमानुसार विदा स्वीकृत गराइ बसेको अवस्थामा वाहेक विद्यालयमा अनुपस्थित रहेको शिक्षकले अनुपस्थित अवधिको तलब, भत्ता पाउने छैन र त्यस्तो अवधि निजको सेवा अवधिमा गणना समेत हुने छैन।

५३. कर्मचारी सम्बन्धी व्यवस्था: (१) सामुदायिक विद्यालयमा गाउँपालिकाले स्वीकृत गरे बमोजिमको संख्यामा कर्मचारीको दरबन्दी रहनेछ।

(२) उपदफा (१) बमोजिमका कर्मचारी दरबन्दी, नियुक्ति, सेवाको सर्त र सुविधा सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।

परिच्छेद- ८

विविध :

५४. बालबालिकालाई निष्काशन गर्न, शारीरिक वा मानसिक दुर्ब्यवहार गर्न नहुने: (१) कुनै पनि बालबालिकालाई तोकिए अवस्थामा वाहेक विद्यालयबाट निष्काशन गर्न पाइने छैन।

(२) विद्यालयमा अध्ययनरत बालबालिकालाई शारीरिक वा मानसिक यातना दिन वा दुर्ब्यवहार गर्न पाइने छैन।

५५. शैक्षिक परामर्श सेवा, विदेशी शैक्षिक कार्यक्रम वा शिक्षणकोर्स सञ्चालन गर्न अनुमति लिनुपर्ने: (१) कसैले पनि यस ऐन बमोजिम अनुमति न लिई शैक्षिक परामर्श सेवा, विजकोर्स, भाषा शिक्षण कक्षा वा पूर्वतयारी कक्षा वा विदेशी मुलुक मा सञ्चालित कुनै शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाउनेछैन।

(२) उपदफा (१) बमोजिम शैक्षिक कार्यक्रम, शैक्षिक परामर्श सेवा, विज कोर्स, भाषा शिक्षण कक्षा वा पूर्व तयारी कक्षा सञ्चालन गर्न अनुमति लिने सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।

५६. प्रगति विवरण बुझाउनुपर्ने: संस्थागत विद्यालयले प्रत्येक वर्ष तोकिए बमोजिमका विवरण सहितको प्रगति विवरण मोहन्याल गाउँपालिका शिक्षा विभाग र सम्बन्धित वडा कार्यालयमा बुझाउनु पर्नेछ।

५७. दण्डसजाय: (१) कसैले विद्यालयको सम्पत्ति हिनामिना वा नोक्सान गरेमा त्यस्तो व्यक्तिलाई मुद्दा हेने अधिकारीले बिगो असूल गरी बिगो बमोजिम जरिवाना गर्नेछ।

(२) कसैले देहायका कार्य गरेमा, गर्न लगाएमा वा सो कार्य गर्न सहयोग पुऱ्याएमा त्यस्तो व्यक्तिलाई कसूरको मात्रा हेरी एकलाख रूपैयाँ सम्म जरिवाना हुनेछ:-

(क) प्रश्नपत्रको गोपनीयता भड्ग गरेमा,

(ख) उत्तरपुस्तिका परीक्षण गर्दा लापरबाही वा गैर जिम्मेवारपूर्ण कार्य गरेमा,

(ग) परीक्षा केन्द्रमा सम्बन्धित पदाधिकारीको स्वीकृति वेगर प्रवेश गर्न प्रयत्न गरेमा वा प्रवेशगरेमा वा परीक्षाकेन्द्र नियन्त्रणमा लिइ अमर्यादित कार्य गरेमा,

(घ) परीक्षाफल प्रकाशनमा अनियमितता गरेमा,

(ज) अरुको तर्फबाट परीक्षा दिएमा,

(च) परीक्षाको मर्यादा भड्ग हुने अन्य कुनै कार्य गरेमा,

(छ) विद्यार्थी भर्ना गर्दा दान, उपहार वा कुनै रकम लिएमा,

(ज) अनुमति न लिई कुनै शैक्षिक कार्यक्रम, शैक्षिक परामर्श सेवा, विज कोर्स, भाषा शिक्षण कक्षा तथा पूर्व तयारी कक्षा सञ्चालन गरेमा।

(३) उपदफा (१) र (२) (क) बमोजिमको कसूरको सम्बन्धमा विद्यालयको कुनै शिक्षक वा कर्मचारी उपर मुद्दा हेने अधिकारी वा अदालतमा मुद्दा दायर भएमा त्यस्तो शिक्षक वा कर्मचारी त्यसरी मुद्दा दायर भएको मिति देखि मुद्दाको डङ्गो नलागेसम्म निलम्बन हुनेछ। सो शिक्षक वा कर्मचारी अदालतबाट कसूरदार ठहरिएमा निजलाई यस ऐन बमोजिम विभागीय सजाय गरिनेछ।

३१०४१

- (४) उपदफा (१) र उपदफा (२) मा लेखिए देखि बाहेक कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम उल्लङ्घन गरेमा तोकिएको अधिकारीले देहाय बमोजिम सजाय गर्नेछ,
- (क) विद्यालयका शिक्षक वा कर्मचारीलाई विभागीय सजाय गर्ने,
- (ख) विद्यार्थीलाई विद्यालय वा छात्रावास वा परीक्षाबाट निष्काशन गर्ने
- (ग) कसूरको मात्रा हेरी एक हजार रूपैयाँ देखि एक लाख रूपैयाँसम्म जरिवाना गर्ने,
- (घ) विद्यालयलाई गाउँपालिकाको सहायता घटाउने, रोके वा बन्द गर्ने,
- (ङ) विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने।

५८. नियम बनाउने अधिकार : (१) यस ऐनको उद्देश्य कार्यान्वयन गर्ने गाउँपालिकाले नियम बनाउनेछ।

(२) उपदफा (१) ले दिएको अधिकारको सर्व सामान्यतामा प्रतिक्लू प्रभाव नपर्ने गरी सो नियमद्वारा खास गरी देहायका कुराहरूको व्यवस्था हुनेछ:

- (क) विद्यालयको झण्डा, चिन्ह र प्रार्थना,
- (ख) विद्यार्थीलाई लाग्ने शुल्क
- (ग) विद्यालयलाई दिइने अनुदान,
- (घ) विद्यालयको परीक्षा गर्ने तरीका,
- (ङ) विद्यालयको अतिरिक्त क्रियाकलाप र कार्यक्रमको निर्धारण,
- (च) विद्यालयका शिक्षक तथा कर्मचारीको शपथ ग्रहण सम्बन्धी,
- (छ) विद्यालयमा विद्यार्थी भर्ना गर्ने तरिका र विद्यार्थीहरूको संख्या,
- (ज) विद्यालयको सम्पत्तिको सुरक्षा,
- (झ) विद्यालयको छात्रावास चलाउने,
- (ज) विद्यालयको आय-व्ययको जाँच,
- (झ) विद्यालयको किताब, बही र अन्य कागजात तयार गर्ने र राख्ने तरिका,
- (ठ) विद्यालयको पाठ्यक्रम, पाठ्यपुस्तक तथा सन्दर्भ सामाग्री,
- (ड) शिक्षक तथा विद्यार्थीहरूको आचारसंहिता,
- (ढ) विद्यालयको पुस्तकालय र वाचनालय,
- (ण) सह-शिक्षा,
- (त) शिक्षण तथा विद्यालय व्यवस्थापन तालिम,
- (थ) प्रधानाध्यापकको नियुक्तिका लागि आवश्यक पर्ने योग्यता, काम, कर्तव्य र अधिकार तथा सुविधा,
- (द) विद्यालयका शिक्षकहरूको सेवा शर्तसम्बन्धी,
- (ध) विद्यालयका शिक्षकहरूको अध्यापन अनुमतिपत्र, परिचयपत्र र चिन्ह,
- (न) विशेष शिक्षा,
- (प) अनौपचारिक शिक्षा,
- (फ) दूर-शिक्षा तथा खुला शिक्षा,
- (ब) विद्यार्थी सल्लाह तथा निर्देशन सेवा,
- (भ) अन्य आवश्यक कुराहरू,
- (म) आवासीय विद्यालय सञ्चालन गर्ने,
- (य) संस्थागत विद्यालय सम्बन्धी,
- (र) कोचिड़ क्लास, भाषा-शिक्षण कक्षा र निजी क्षेत्रमा सञ्चालित शिक्षक प्रशिक्षण कक्षा सम्बन्धी,
- (ल) संस्थागत विद्यालयले उपलब्ध गराउनु पर्ने छात्रवृत्ति सम्बन्धी।
५९. संरक्षकको भूमिका: गाउँपालिका क्षेत्रभित्रका शिक्षा व्यवस्थापनका लागि अध्यक्ष संरक्षकको रूपमा रहनेछ।

६०. बाधा अड्काउ फुकाउने अधिकार: यस ऐनको उद्देश्य कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा गाउँपालिकाले त्यस्तो बाधा अड्काउ फुकाउने निर्णय गरी स्थानीय राजपत्रमा सूचना प्रकाशित गर्नुपर्नेछ र सूचनालाई यसै ऐनको अड्ग मानिनेछ।

६१. बचाउ र लागू नहुने: (१) यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियममा लेखिए जति कुरामा सोही बमोजिम र नलेखिएको कुरामा प्रचलित कानुन बमोजिम हुनेछ।
(२) यस ऐनमा लेखिएको कुनै कुराले पनि विद्यालयको सम्पत्ति हिनामिना गरेको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९